



पचरती

बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Pacharati Saving & Credit Co-Operative Ltd.
खैरहनी नगरपालिका-५, चितवन, स्था.: २०७५

शाखा:

अनुसूची-
दफा.....सँग सम्बन्धित

ऋण माग फाराम

श्री अध्यक्ष/ऋण संयोजक/ कार्यालय प्रमुखज्यू
पचरती बचत तथा ऋण सहकारी संस्था लि.,
खैरहनी नगरपालिका-५, चितवन।

फोटो

फोटो

मिति :

विषय: ऋण पाउँ भन्ने बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा मलाई.....व्यवसाय/परियोजना सञ्चालन गर्नका लागि
रु.....अक्षरेपि.....मात्र

ऋण आवश्यक परेकोले संस्थाको ऋण नीति बमोजिम मेरो तपसिलमा उल्लेखित धितो जमानत/व्यक्तिगत जमानत/बचत रकमको जमानतमा
.....महिना / वर्षका लागि ऋण उपलब्ध गराईदिनुहुन यो निवेदन पेश गरेको छु । म यस संस्थाको ऋणनीति अन्तर्गत रहेका सम्पूर्ण
शर्त तथा नियमहरूको साथै संस्थाले जारी गर्ने नीति, नियम समेत पालना गर्न मञ्जुर छु ।

१. आवेदकको व्यक्तिगत विवरण :

नाम, थर:		सदस्य परिचय नं.:	
सदस्यता नं.:		सदस्यता मिति	
स्थायी ठेगाना		हालको ठेगाना:	
बाबु/पतिको नाम:		बाजे/ससुराको नाम:	
नागरिकता नं.:		जारी मिति र जिल्ला:	
सम्पर्क फोन नं.:		मोबाइल नं.:	
पेशा:			

२. विस्तृत पारिवारिक विवरण :

क्र.सं.	नाम	उमेर	पेशा	मासिक आय	ऋणीसँगको नाता	सम्पर्क नं.
१						
२						
३						
४						
५						

३. परियोजना सम्बन्धी विवरण :

- क) परियोजनाको नाम: ख) परियोजना स्थल:
- ग) परियोजनाबाट हुने प्रत्यक्ष उपलब्धि: घ) परियोजनाको अनुमानित लागत:

- ८) आफ्नो स्रोतबाट गरिने लगानी: च) परियोजना/व्यावसायको स्वामित्व रहेको व्यक्तिको नाम:.....
छ) नाता:..... ज) ऋण भुक्तानी गर्न चाहिने समयावधि : (वर्ष)
 झ) भुक्तानी तरिका (किस्ता) : (दैनिक / साप्ताहिक / मासिक / त्रैमासिक / अर्धवार्षिक / एकमुष्ठ / अन्य)
 झ) परियोजनाबाट हुने आम्दानीको प्रकार:.....

४. / व्यक्तिगत बचत जमानत विवरण :

धन जमानी बस्तेको नाम	ठेगाना	सदस्यता नं.	शेयर रकम	बचतको किसिम	बचत रकम	जमानी बस्त कबुल गरेको रकम	हस्ताक्षर

५. धितो जमानत विवरण :

जग्गाधनीको विवरण					धितो राज्ञ मञ्जुर गरेको घर/जग्गाको विवरण					
नाम, थर:	बाबु/पतिको नाम:	बाजे/ससुराको नाम:	ना.प्र.नं.:	ऋणीसँगका नाता:	जिल्ला	न.पा/गा.पा	वडा नं.	कित्ता नं.	किसिम	क्षेत्रफल

६. घर/भवन/सवारी साधन तथा अन्य धितो सम्बन्धी विवरण

सम्पत्ति धनीको नाम	स्वामित्वको अवस्था	अंकित मूल्य	बजार मूल्य	अनुमाति आयु (वर्ष)	बाँकी आयु (वर्ष)	बीमा अवधि र रकम	धितो सकार गर्न चाहेको रकम

७. अनुमानित मासिक पारिवारिक आम्दानी र खर्च विवरण:

आम्दानी			खर्च		
क्र.सं.	विवरण	रकम	क्र.सं.	विवरण	रकम
१.	तलब, ज्याला, भत्ता		१.	घर भाडा, विजुली, पानी	
२.	घर भाडा		२.	खाद्यान्न, लत्ता-कपडा	
३.	लगानीबाट व्याज		३.	शिक्षा, स्वास्थ्य उपचार	
४.	व्यावसायबाट प्राप्त नाफा		४.	सञ्चार, परिवहन, ईन्धन	
५.	कृषि		५.	ऋण भुक्तानी	
६.	वैदेशिक रोजगार		६.	चाड पर्व, मनोरञ्जन	
७.	कमिशन (नियमित भएमा मात्र)		७.	दैनिक उपभोग्य नियमित खर्च	
८.	अन्य		८.	अन्य	
जम्मा			जम्मा		

८. यस संस्थामा अन्य सदस्यको लगानीमा धन जमानी बसे/नबसेको विवरण:

नाम:	लगानी रकम:	बाँकी ऋण रकम:
नाम:	लगानी रकम:	बाँकी ऋण रकम:
नाम:	लगानी रकम:	बाँकी ऋण रकम:

९. संलग्न कागजातहरू :-

- | | | | |
|--|----------------------|--|---------|
| क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | १ प्रति | ख) हालसालै खिचेको पासपोर्ट साईजको फोटो | १ प्रति |
| ग) जग्गा धनी प्रमाण पत्र (लालपुर्जा)को सक्कल प्रति | १ प्रति | घ) नाता प्रमाणित गर्ने कागजात (विवाह दर्ता, नाता प्रमाणित) | १ प्रति |
| ड) मालपोत तिरेको रसिदको सक्कल प्रति | १ प्रति | च) धितो राख्ने जग्गाको चारकिल्ला प्रमाणित | १ प्रति |
| छ) संस्थामा रहेको बचतको विवरण (स्टेटमेन्ट) | १/१ प्रति (.... थान) | | |
| ज) बचत जमानत दिने सदस्यको संस्थामा रहेको बचतको विवरण | १ प्रति | झ) धितो राख्ने जग्गाको कम्प्युटर नक्शा | १ प्रति |
| अ) घरको नक्सा पास विवरण पाना.... को | १ प्रति | ट) घरको आधिकारिक मूल्यांकन खुलेको विवरण पाना को | १ प्रति |
| ठ) व्यावसायको नविकृत दर्ता प्रमाण पत्रको प्रतिलिपि | १ प्रति | ड) व्यावसायको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि | १ प्रति |
| ढ) अन्य कागजात भए खुलाउने | | | |

ऋण अनुसन्धान फाराम

(१) तिर्न सक्ने क्षमता (Capacity to pay = 50)

क्षेत्र	पूर्णाङ्क	प्राप्ताङ्क
१. स्थायी पेशा		
२. आम्दानीको झोतको नियमतिता		
३. आम्दानी र ऋणको किस्ता अवधिसँग तालमेल		
४. पेशा/व्यवसायको आम्दानी र ऋणको अवधिसँग तालमेल		
५. ऋणको सदुपयोगिता कस्तो हुने देखिन्छ		
६. ऋणको सदुपयोगिताले कमाइको अवस्था		
७. व्यवसाय वृद्धि तथा आर्थिक अवस्थाको वृद्धि		
८. व्यवसायको बजारको अवस्था		
९. अन्य क्षेत्रबाट ऋण प्राप्त गरेको अवस्था		
१०. आम्दानी र खर्चमा खुद बचतको अवस्था		
कुल अंक		

(२) चरित्र (Character) = 30

क्षेत्र	पूर्णाङ्क	प्राप्ताङ्क
१. संस्थामा ऋण असुलीको बानी र अभिलेख		
२. अन्य संघ संस्थाको ऋण तिर्ने बानी		
३. समाजमा आर्थिक व्यवहार		
४. सामाजिक इज्जत र प्रतिष्ठा		
५. बसोवासको अवस्था		
६. घर परिवार र समाजमा मानविय सम्बन्ध		
७. व्यक्तिगत नैतिक चरित्रको अवस्था		

८. खान पानको अवस्था

९. ऋणसँग डराउने अवस्था

१०. आर्थिक रूपमा वृद्धिको अवस्था

जम्मा

(३) धितो (Collater) = 10

क्षेत्र	पूर्णाङ्क	प्राप्ताङ्क
१. धितो विक्री गर्न सक्ने अवस्था		
२. ऋणको परिमाण र धितो मूल्यको अवस्था		
३. धितोको स्वामित्वको अवस्था		
४. धितोको अवस्थिति		
५. धितो जग्गाको अवस्था र सुरक्षा		
जम्मा		

(४) पूँजी संरचना (Capital Status) = 5

क्षेत्र	पूर्णाङ्क	प्राप्ताङ्क
१. नियमित रूपमा शेयर बचत प्राप्तीको अवस्था		
२. संस्थामा शेयर र बचतको वृद्धिको अवस्था		
३. नगद परिचालनको अवस्था		
४. व्यक्तिगत सम्पति र आम्दानीबाट ऋण असुलिको अवस्था		
५. सम्पतिको स्वामित्वको अवस्था		
जम्मा		

(५) अवस्था (Condition) = 5

क्षेत्र	पूर्णाङ्गक	प्राप्ताङ्गक
१. मौसमले व्यवसायमा पार्ने प्रभाव		
२. रोग व्याधीले व्यवसायमा पार्ने प्रभाव		
३. व्यवसाय तथा पेशाको कानुनी मान्यता		
४. व्यावसाय तथा कामको वातावरणीय प्रभाव		
५. व्यासाय/पेशाले सदस्य स्वयंलाई पार्ने प्रभाव		
जम्मा		

माथि उल्लेखित विवरणहरु ठिक साचो हुन्। भुट्या ठहर भएमा प्रचलित कानुन बमोजिम सहुलाँ बुझाउँला भनि सही छाप गरेको छु।

दायाँ

बायाँ

सदस्यको नाम :

हस्ताक्षर :

कार्यालय प्रयोजनको लागि

ऋण शाखाबाट:

निवेदकले आजका मिति सम्ममा रु.....नियमित बचत रकम बुझाउन बाँकी देखिन्छ। अन्य बचतहरूमा कारोबार नियमित वा.....भएको देखिन्छ।

१) शेयर रु :

नियमित बचत रु. :

अन्य बचत :

अधिल्लो ऋण कारोबारको अवस्था:

- आवेदकले अन्तिम पटक मितिमा.....शीर्षकमा ऋण लिई मिति.....मा चुक्ता गरेको देखिन्छ।
- आवेदकले यस अधिको ऋण भाखामा/भाखा भन्दा पहिले/भाखा भन्दा.....महिना/वर्ष ढिला भुक्तानी दिएको देखिन्छ। ऋण भुक्तानी नियमित छ / छैन। ऋण भाखा नाघेको ३ महिना भन्दा बढी (छ / छैन)।
- आवेदक संस्थाको ऋण सूचना शाखाको कालोसूची वा खराब ऋणीको सूचनामा परेको देखिदैन / देखिन्छ।
- आवेदक संस्थाको स्वीकृत ऋण नीति तथा ऋण असूलीका शर्तहरू अक्षरस पालना गर्न मञ्जुर छ।
- अन्य विवरण केही भए उल्लेख गर्ने।

ऋण शाखा प्रमुख:

नाम:

दस्तखत:

मिति:

ऋण स्वीकृति व्यहोरा:

ऋण मागकर्ता सदस्यबाट प्राप्त माग आवेदन, पेश गरिएका कागजातहरूको छानविन र संस्थाको व्यवस्थापन पक्षबाट प्राप्त सूचनाहरूलाई विश्लेषण गर्दा निज ऋण आवेदक सदस्यलाईपरियोजना सञ्चालन गर्नका लागि रु.....(अक्षरेपी.....)

मात्र ऋण लगानी गर्न स्वीकृति दिइएको छ। प्रक्रिया पूरा गरी ऋण शाखाबाट लगानी गर्न निर्देश गरिन्छ।

कार्यालय प्रमुख:

ऋण लगानी उप-समिति संयोजक:

अध्यक्ष /

दस्तखत:

दस्तखत:

दस्तखत:

नाम:

नाम:

नाम:

मिति:

मिति:

मिति:

बैठक मिति :

बैठक मिति :